



SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.

Central Office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS

As at 2nd Quarter (2076/09/29) of Fiscal Year 2076/77

Figs. In NPR ('000)

S.No.	Particulars	This Quarter Ending (Poush end 2076)	Previous Quarter Ending (Asoj end 2076)	Corresponding Previous Year Quarter ending (Poush end 2075)
1	Total Capital and Liabilities	17,939,773	17,551,257	13,195,785
1.1	Paid Up Capital	792,399	628,888	628,888
1.2	Reserve and Surplus	1,280,941	1,361,127	874,408
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	6,308,815	6,517,470	4,203,059
1.5	Deposit (a+b)	8,572,952	7,995,846	6,582,333
	a. Domestic Currency	8,572,952	7,995,846	6,582,333
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	984,666	1,047,926	907,096
2	Total Assets (2.1 to 2.7)	17,939,773	17,551,257	13,195,785
2.1	Cash and Bank Balance	118,648	131,011	74,750
2.2	Money at Call and Short Notice	659,580	811,106	415,651
2.3	Investments	900,025	902,476	567,704
2.4	Loans and Advances	15,558,575	15,045,829	11,598,213
2.5	Fixed Assets	46,788	45,004	42,851
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	656,157	615,831	496,616
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	1,327,299	659,735	964,904
3.2	Interest Expense	682,083	339,063	459,641
	A. Net Interest Income (3.1-3.2)	645,216	320,672	505,263
3.3	Fees, Commission and Discount	5,315	3,241	3,683
3.4	Other Operating Income	170,482	83,930	111,490
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
	B. Total Operating Income	821,014	407,842	620,436
3.6	Staff Expenses	285,104	161,166	277,489
3.7	Other Operating Expenses	62,922	32,414	47,695
	C. Profit Before Provision	472,988	214,262	295,251
3.8	Provision for Possible Losses	53,166	20,543	26,075
	D. Operating Profit (C-3.8)	419,821	193,719	269,176
3.9	Non Operating Income/Expenses (Net)	-	-	-
3.10	Write Back of Provision for Possible Loss	-	-	977
	E. Profit from Regular Activities	419,821	193,719	270,153
3.11	Extra-ordinary Income/Expenses (Net)	-	-	44
	F. Profit before Bonus and Taxes	419,821	193,719	270,197
3.12	Provision for Staff Bonus	41,982	19,372	24,563
3.13	Provision for Tax	113,352	52,304	73,690
	G. Net Profit/Loss (F-3.12-3.13)	264,487	122,043	171,944
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	8.91%	10.71%	11.01%
4.2	Non Performing Loan (NPL) to Total loan	1.37%	0.91%	1.03%
4.3	Total Loan Loss Provision to NPL	128.60%	177.46%	165.17%
4.4	Cost of Funds	9.47%	9.93%	9.25%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	184.75%	191.26%	179.25%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

Interest Rate			
Savings	8%-10%	Loan and Advance	12%-18%

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)
आ.व. २०७६/७७ को दाश्रो त्रैमासिक विवरण

१. वित्तीय विवरण :

- (क) वित्तीय संस्थाको दोश्रो त्रैमासिक अवधिसम्मको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ।
(ख) प्रमुख वित्तीय अनुपातहरू:

प्रति सेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति सेयर नेटवर्थ	प्रति सेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
रु. ६६.७६	१४.६७	रु. २६१.६५	रु. २,२६४/-	१२%

२. व्यवस्थापकीय विश्लेषण :

- (क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :
कारोबारको वृद्धिसँगै वित्तीय संस्थाको मौज्दात, तरलता र आम्दानीको वृद्धि सन्तोषजनक रहेको छ।
- (ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले गरीबी मुक्त समृद्ध समाज स्थापना गर्न सहयोग गर्ने, लघुवित्त सेवामा सहज पहुँच उपलब्ध गराई ग्रामिण तथा शहरी विपन्न वर्गको आर्थिक सामाजिक अवस्था सुधार गर्ने र स्थानीय श्रोत साधन तथा सीपको भरपुर उपयोग गरी आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन विपन्न तथा न्यून आय भएका घरपरिवारलाई लघुकर्जाको सहज पहुँचको उपलब्धतालाई अभिवृद्धि गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा क्रमशः विस्तार गर्दै गएको छ। हाल देशभर १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४७ हजार १ सय ७० विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ। यस दोश्रो त्रैमासिक समीक्षा अवधि सम्पत्ता लगानीमा रहेको कर्जा रु. १५ अर्ब ८३ करोड र बचत रु. ८ अर्ब ५७ करोड पुऱ्याइ सकेको छ। यस संस्थाले नवनिर्गत प्रविधिहरूको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको छ। संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरू सञ्चालनको लागि विशेष गरी महिलाहरूलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ। समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ।
- (ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइने छ।
- (घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ। यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अरु बढी ध्यान दिइनेछ। हाल भइ रहेको विकेन्द्रीत तथ्याङ्क र सूचना प्रणालीलाई केन्द्रीयकरण गर्न केन्द्रीकृत बैकिङ्ग सफ्टवेयर खरिद गरी कार्यान्वयनमा ल्याइएको छ। चालु आ.व. भित्र सबै कारोबारलाई केन्द्रीकृत सफ्टवेयरमा लैगिनेछ।
- (ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : देशमा बढ्दै गरेको लघुवित्त संस्थाहरू बीचको अस्वस्थ प्रतिस्पर्धा र सदस्यहरूको दोहोरोपना आदि कारणबाट वित्तीय संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिँदै आएको छ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) समीक्षा अवधिमा वित्तीय संस्थाले कसैको बिरुद्धमा मुद्दा दायर गरेको छैन र वित्तीय संस्थाको बिरुद्धमा कसैले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छैन।
- (ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन।
- (ग) कुनै संस्थापक वा संचालक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

- (क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोवारको अवस्था भने सन्तोषजनक रहेको छ।
- (ख) नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईट www.nepalstock.com.np अनुसार समीक्षा अवधिमा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार संख्या
रु. १,०८७/-	रु. ८०२/-	रु. ९७९/-	५९	१,८४६

५. समस्या तथा चुनौती :

- देशमा बढ्दै गईरहेको लघुवित्त संस्थाहरूको संख्यासँगै लघुवित्त कार्यक्रम र यसका सदस्यहरूको बढ्दो दोहोरोपना र कर्मचारीहरूको ड्रूपआउट आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतिका रूपमा लिएको छ। वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययीता अपनाइने छ।

६. संस्थागत सुशासन :

- नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरूको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ। व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन्।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

- आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।